

إِنَّ لِلْمُتَّقِينَ مَفَازًا (31) حَدَائِقَ وَأَعْنَابًا (32) وَ  
كَوَاعِبَ أَتْرَابًا (33) وَ كَأْسًا دِهَاقًا (34) لَا  
يَسْمَعُونَ فِيهَا لَغْوًا وَ لَا كِذَابًا (35) جَزَاءً مِنْ رَبِّكَ  
عَطَاءً حِسَابًا (36) رَبِّ السَّمَاوَاتِ وَ الْأَرْضِ وَ مَا  
بَيْنَهُمَا الرَّحْمَنُ لَا يَمْلِكُونَ مِنْهُ خِطَابًا (37) يَوْمَ  
يَقُومُ الرُّوحُ وَ الْمَلَائِكَةُ صَفًّا لَا يَتَكَلَّمُونَ إِلَّا مَنْ  
أُذِنَ لَهُ الرَّحْمَنُ وَ قَالَ صَوَابًا (38) ذَلِكَ الْيَوْمَ  
الْحَقُّ فَمَنْ شَاءَ اتَّخَذْ إِلَىٰ رَبِّهِ مَا بَاءَ (39) إِنَّا  
أَنْذَرْنَاكُمْ عَذَابًا قَرِيبًا يَوْمَ يَنْظُرُ الْمَرْءُ مَا قَدَّمَتْ  
يَدَاهُ وَ يَقُولُ الْكَافِرُ يَا لَيْتَنِي كُنْتُ تُرَابًا (40)

Verily for the righteous there will be an achievement, gardens enclosed, and grapevines; and maiden of equal age; and a cup full (to the brim). No vanity shall they hear therein, nor untruth:- recompense from thy Lord, a gift, (amply) sufficient,– (from) the

~~~~~  
Lord of the heavens and the earth, and all between,— the most gracious: none shall have power to argue with Him. The day that the spirit and the angels will stand forth in ranks, none shall speak except any who is permitted by most gracious, and He will say what is right. That is true day: therefore, whoso will, let him take a (straight) return to his Lord! Verily, We have warned you of a chastisement near,— the day when man will see (the deeds) which his hands have sent forth, and the unbeliever will say, "Woe unto me! Would that I were (mere) dust!"

یقیناً متقیوں کے لیے کامرانی کا ایک مقام ہے، باغ اور انگور، اور نوخیز ہم سن  
لڑکیاں، اور چھلکتے ہوئے جام۔ وہاں کوئی لغو اور جھوٹی بات وہ نہ سنیں گے۔ جزا  
اور کافی انعام تمہارے رب کی طرف سے، اُس نہایت مہربان خدا کی طرف سے  
جو زمین اور آسمانوں کا اور ان کے درمیان کی ہر چیز کا مالک ہے، جس کے سامنے  
کسی کو بولنے کا یارا نہیں۔ جس روز روح اور ملائکہ صف بستہ کھڑے ہوں گے،  
کوئی نہ بولے گا سوائے اُس کے جسے رحمن اجازت دے اور جو ٹھیک بات کہے۔  
وہ دن برحق ہے، اب جس کا جی چاہے اپنے رب کی طرف پلٹنے کا راستہ اختیار کر  
لے۔ ہم نے تم لوگوں کو اُس عذاب سے ڈرا دیا ہے جو قریب آگاہ ہے۔ جس روز  
آدمی وہ سب کچھ دیکھ لے گا جو اس کے ہاتھوں نے آگے بھیجا ہے، اور کافر پکار  
اٹھے گا کہ کاش میں خاک ہوتا۔

~~~~~

यकीनन मुत्कियों के लिए कामरानी का एक मक़ाम है, बाग़ और अंगूर, और नौखेज़ हमसिन लड़कियाँ, और छलकते हुए जाम | वहाँ कोई लगव और झूटी बात वे न सुनेंगे | जज़ा और काफ़ी इनाम तुम्हारे रब की तरफ़ से, उस निहायत मेहरबान ख़ुदा की तरफ़ से जो ज़मीन और आसमानों का और उनके दरमियान की हर चीज़ का मालिक है, जिसके सामने किसी को बोलने का यारा नहीं | जिस रोज़ रूह और मलाइका सफ़-बस्ता खड़े होंगे, कोई न बेलेगा सिवाय उसके जिसे रहमान इजाज़त दे और जो ठीक बात कहे | वह दिन बरहक़ है, अब जिसका जी चाहे अपने रब की तरफ़ पलटने का रास्ता इखतियार कर ले | हमने तुम लोगों को उस अज़ाब से डरा दिया है जो करीब आ लगा है | जिस रोज़ आदमी वह सब कुछ देख लेगा जो उसके हाथों ने आगे भेजा है, और काफ़िर पुकार उठेगा कि काश मैं खाक होता!